

नेपाली सेनाको विद्यावारिधि छात्रवृत्ति कार्यक्रम सम्बन्धि सूचना

१. राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षासंग सम्बन्धित सामरिक तहका विषयहरू अध्ययन, अनुसन्धान र विस्तार कार्यलाई बढावा दिने अभिप्रायले नेपाली सेनाबाट बहालवाला तथा अवकास प्राप्त सैनिक र आश्रित हिताधिकारीहरूलाई विद्यावारिधि छात्रवृत्ति कार्यक्रम संचालन गरिने छ । यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि अध्ययनको लागि मिति २०७७ साल फागुन १४ गते सूचना प्रकाशित गरी आवेदन माग गरेको हुँदा त्रिभुवन विश्वविद्यालयको सोही विद्यावारिधि कार्यक्रम भित्र नै रहने गरी २०७७ साल समुहको लागि बहालवाला सैनिक व्यक्तिबाट १(एक) जना र अवकास प्राप्त सैनिक तथा हिताधिकारी मध्येबाट १(एक) जना गरि जम्मा २(दुई) जनालाई उक्त छात्रवृत्ति कार्यक्रममा सरिक गराईने हुँदा इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले तपशिलमा उल्लेखित क्षेत्रहरूमा मिति २०७७।१२।०७ गते भित्र निम्न ठेगानामा सम्पर्क गरी आवेदन दिनुहुन अनुरोध गरिन्छ ।

सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय, जङ्गी अड्डा, काठमाण्डौं

Email Address: NAPhDscholarship@nepalarmy.mil.np

फोन नं. ०१-४२४७०३६

विद्यावारिधिको लागि शोधकार्य गर्नुपर्ने विषय र क्षेत्र

२. विद्यावारिधि छात्रवृत्ति कार्यक्रममा समावेश हुन चाहने उम्मेदवारहरूले निम्नानुसार विषयहरूमा शोधकार्य गर्नको लागि Dissertation Proposal पेश गर्नुपर्ने छ । उल्लेखित विषयहरू आवश्यकता अनुरूप थपघट हुन सक्नेछन् ।

(क) Conflict, Peace & Development.

(ख) International Relation & Diplomacy.

(ग) Military History.

(घ) Defense Strategies.

योग्यता तथा आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू

३. (क) योग्यता विद्यावारिधि कार्यक्रम अन्तर्गत Course Work र MPhil Stream मा सहभागी हुन चाहने शिक्षार्थीहरूको योग्यताको प्रावधान निम्न अनुसार रहेकोछ ।

Course Work Stream	MPhil Stream
(१) सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण भई सो विषयमा न्युनतम द्वितीय श्रेणी वा GPA 3.0 वा सो सरह हासिल गरेको हुनुपर्ने ।	(१) MPhil Degree हासिल गरी न्युनतम द्वितीय श्रेणी वा GPA 3.0 वा सो सरह हासिल गरेको हुनुपर्ने ।
(२) विश्वविद्यालयले संचालन गरेको प्रवेश परिक्षामा	(२) Dissertation Proposal र MPhil

न्यूनतम ५०% अंक हासिल गरी सम्बन्धित विश्वविद्यालयहरूबाट उक्त विषयमा विद्यावारिधि कार्यक्रमको लागि छनौट भएको हुनुपर्ने ।	Degree हासिल गर्दा पेश गरेको Dissertation को सारांश (abstract) प्रस्तुत गर्नुपर्ने साथै, Dissertation Proposal MPhil Degree हासिल गर्दा गरिएको शोधकार्य भन्दा भिन्न रहनुपर्ने ।
(३) ईच्छुक व्यक्तिले आवेदन पेश गर्दा अनिवार्य रूपमा स्नातकोत्तर तहको अध्ययनमा पेश गरेको शोधकार्य (Thesis Paper) संलग्न गर्नुपर्ने ।	(३) अन्य योग्यता सम्बन्धमा शिक्षार्थी छनौट गर्ने समितिले आवश्यकता अनुसार निर्धारण गर्न सक्ने ।
(४) अन्ययोग्यतासम्बन्धमा शिक्षार्थी छनौट गर्ने समितिले आवश्यकता अनुसार निर्धारण गर्न सक्ने ।	

(ख) उम्मेदवारहरूले विश्वविद्यालयहरूको नियमानुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय Journalहरूमा छापिएका आफ्ना Research Article (विश्वविद्यालयको नियमानुसार २ वा ३ वटा)हरू पेश गर्नु पर्ने छ ।

(ग) आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू

- (१) SLC देखि Master's Degree सम्मको लब्धाङ्क तथा चारित्रिक प्रमाण पत्र ।
- (२) Master's Degree गर्दा Present गरेको Research Paper को प्रतिलिपि । MPhil गरेकाको हकमा MPhil Dissertation Abstract.
- (३) नागरिकताको प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो १ प्रति ।
- (४) विद्यावारिधि अध्ययनको लागी तयार गरेको Pre- Proposal ।
- (५) विद्यावारिधि अध्ययनको लागी पहिलो तीन वर्षको Study plan ।

४. उम्मेदवार हुनको लागि अन्यशर्त तथा थप जानकारीका लागी ०१-४२४७०३६ मा सम्पर्क गर्न सकिने छ ।